

एक्काइसौं शताब्दीको भोक श्याम रिमाल

मान्छे व्यस्त रहनेछ
भोक पनि मर्नेछ उसको
र तिर्खाहरु पनि, एक्काइसौं शताब्दीमा ।

त्यतिबेला मान्छेले खाने होला ?
सूचनाहरुको राश
वा पुराना पुस्तकका पन्नाहरु ?

लडाइँका भोका मान्छे
कतिखेर लगाउन भ्याउलान् र खेतमा बाली
बरु तल्लीन रहनेछन् भोक मार्ने औषधि बनाउन ।

भोक त मर्नेछ नै
भोक(भोक लडेर
तर मान्छे
फेरि केको लागि बाँच्न खोज्नेछ
अर्को नयाँ शताब्दीमा ?

Hunger of the Millenium

Shyam Rimal

Translated by Yuyutsu RD Sharma

**Humans would remain busy
And hunger shall die
So would the thirst in the new millenium.
What would they eat then?
Ever increasing pile of internet information
Or musty pages of moth-eaten books?
War hungry generations
Where would they have time to raise paddy fields,**

**Engaged as they would remain
To invent drugs to kill the very appetite.
Hunger shall die fighting empty stomached
And human beings-
What for would they survive in the new millenium?**

+++